

## निर्णय नं.

सिद्धार्थनगर नगर कार्यपालिकाको आर्थिक वर्ष २०७४/७५ को वार्षिक नीति, कार्यक्रम तथा बजेट संलग्न विवरण अनुसार पारित गर्ने निर्णय गरियो ।

आमन्त्रित अतिथिवृन्द तथा सहभागी नगर सभासद् मित्रहरू ।

लामो समयको अन्तराल पछि जनताबाट निर्वाचित जनप्रतिनिधिहरूको आयोजना र उपस्थितिमा हुन लागेको सिद्धार्थनगर नगर कार्यपालिकाको प्रथम सभामा पाल्नुभएका सम्पूर्ण अतिथी महानुभावहरू तथा सभासदहरूलाई सर्व प्रथम हार्दिक स्वागत अभिवादन गर्दछु । साथै यस अवसरमा नेपाली जनताको स्वतन्त्रता समृद्धिका लागि विगतका लोकतान्त्रिक आन्दोलनहरूमा आफ्नो जीवनको आहुति दिने सम्पूर्ण ज्ञात, अज्ञात शहीदहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

यस नगरपालिकाले आफ्नो २०७४।०७५ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तयारी गर्ने सन्दर्भमा नेपाल सरकारको नीति र मार्गदर्शन अनुरूप १३ वटै वडाहरूमा वडा भेलाको आयोजना गरी प्राप्त भएका सम्पूर्ण मागहरूलाई विभिन्न विषयगत समिति, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण र बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठकबाट प्राथमिकता तोकी योजना छनौट गरी छनौट भएका योजना तथा कार्यक्रमहरू नगरपालिकाको बैठकबाट निर्णय भई नगर सभामा निर्णयार्थ पेश भएका छन् । यसरी योजनाहरूको निर्णय क्रममा न.पा.बोर्डका प्रतिनिधिज्यूहरू, र सरोकारवालाहरूको सहभागिता र सहयोग रहेको छ । यस पुनित कार्यमा सहयोग पुऱ्याउनु हुने सम्पूर्ण महानुभावहरू धन्यवादका पात्र हुनु हुन्छ ।

चालु वर्षमा समानीकरण विकास कार्यक्रम तर्फ रु. २२ करोड ९४ लाख मध्ये वडा वडामा संचालन हुने योजनाको लागि १० करोड १५ लाख , सडक बोर्ड नेपाल तर्फ १ करोड ४३ लाख, सीमा क्षेत्र विकास कार्यक्रम तर्फ रु.३० लाख, एकीकृत सहरी विकास आयोजनामा १४ करोड ९१ लाख , क्षेत्रीय सहरी विकास आयोजनाको ७१ करोड २५ लाखको लगानीमा विकास निर्माण काम हुनुले हाम्रो जस्तो कम आन्तरिक आय भएको न.पा.को लागि ठूलो खुसीको विषय हो । यसका अतिरिक्त योजनाहरू जस्तै वेलहियामा गेट निर्माण , दर्खसवामा पार्क निर्माण ,डण्डा खोलामा बोटिङ्ग तथा नदी किनार जैविक संरक्षण कार्यका लागि रु.४ करोड ५० लाख छुटयाउनुले नगरको पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिएको छु ।

गत आ.व.मा आन्तरिक आयमा वृद्धि भएको र साधारण खर्चमा विभिन्न शीर्षकमा कटौती गरी विकास निर्माणको कार्यमा बजेट वृद्धि गरिएको छ ।

नगरको फोहोर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र निर्माण गर्नका लागि ठेक्का सम्भौता भएको छ । सामाजिक विकास तर्फ लक्ष्यत वर्गका आय आर्जन र सिपमूलक सबै कार्यक्रमहरू संचालन गरिएका कारण ३८१ जना सदस्यहरू लाभान्वित हुनु भएको छ । क्षेत्रीय शहरी विकास आयोजना मार्फत् यस नगरमा ३५ कि.मी.सडक स्तरोन्नति र १२ कि.मी. सतह ढलको ठेक्का भई चालु आ.व.मा निर्माण कार्य शुरू गरिनेछ । सीमा क्षेत्रमा पर्ने वडाहरूको लागि सीमा क्षेत्र विकास कार्यक्रमबाट कार्य गराइने छ ।

**योजना तर्जुमाका आधारहरू**

आर्थिक वर्ष २०७४।०७५ को नगर विकास योजना तर्जुमा गर्ने सन्दर्भमा निम्नलिखित विषयबस्तुहरूलाई आधार मानी योजना तर्जुमा गरिएको छ :

- क) वडा भेलावाट प्राप्त भएका मागहरू
- ख) दातृ निकायसंग भएका संभौताहरू
- ग) नगर यातायात गुरु योजना
- घ) प्रथम आवधिक नगर विकास योजना,
- ङ) रा.यो.आ. र मंत्रालयबाट प्राप्त निर्देशनहरू
- च) स्थानीय निकाय स्रोत परिचालन कार्यविधि, २०६९
- छ) नेपालको संविधान, २०७२
- ज) नेपालको त्रिवर्षीय योजना
- झ) सहस्राब्दी विकास लक्ष्यहरू
- ञ) स्थानीय निकाय संचालन कार्यविधि, २०७४
- ट) स्रोत साधनको उपलब्धता
- ठ) राजनैतिक सहमति आदि ।

अब म नगरको एकीकृत विकासका लागि आगामी आ.ब. २०७४।०७५ मा अवलम्बन गरिने नीतिहरू प्रस्तुतिका लागि अनुमति चाहन्छु ।

- नगरमा बसोबास गरिरहनु भएका ८५ वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकहरूको सम्मानका लागि नेपाल सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ताका अतिरिक्त एकमुष्ट वार्षिक रु. ५,०००।- का दरले नगरपालिकाको आन्तरिक स्रोतबाट उपलब्ध गराइनेछ र उक्त रकम आगामी दिनहरूमा क्रमशः बृद्धि गर्दै लगिनेछ ।
- सिद्धार्थनगरलाई आगामी वर्ष बालबालिका मैत्री नगर घोषणा गरिनेछ । सोको लागि यस आ.ब. देखि आवश्यक कार्यक्रम संचालन गरिनेछ ।
- यस नगरलाई हरित नगरको रूपमा विकास गर्नका लागि वृक्षारोपण सम्बन्धी विशेष कार्यक्रम तयार पारी ५ वर्ष भित्रमा सबै सडक छेउ, खाली सार्वजनिक र ऐलानी जग्गाहरूमा वृक्षारोपण गरिनेछ ।
- महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रमहरू संचालन गरिनेछ । बालविवाह, दाइजोप्रथा, महिला हिंसा, बालविवाहको पढाई विचमा छोड्ने प्रवृत्तिलाई न्युनीकरण गर्न विशेष कार्यक्रम संचालन गरिनेछ ।
- यस नगरभित्र रहेका सबै भवनहरूमा एकरूपता कायम गरी सहरी सौन्दर्य बढाउन सबै घरहरूमा एउटै रंग लगाउने नीति लिइनेछ ।
- सिद्धार्थनगरलाई मानव बसोबास योग्य बनाउने सन्दर्भमा सहरको रूपमा रूपान्तरण गर्न भौतिक पूर्वाधार निर्माण सम्बन्धी कार्यक्रम संचालनमा रहेको र ३ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ र यसलाई दिगो राख्न र संरक्षण गर्न नगरवासीको तर्फबाट आफ्नो दायित्व पुरा गर्नेमा नगरपालिका विश्वस्त छ ।
- एकीकृत सहरी विकास आयोजना अन्तर्गत सम्पन्न १०.५ कि.मी. सडकमा फुटपाथ, सडकबत्ति हरियाली लगायतका कामलाई क्षेत्रीय सहरी विकास आयोजनामा समावेश गरी थप अन्य महत्वपूर्ण

खानेपानी, विद्युत् व्यवस्थापन सहितको सडक, फुटपाथ, सडक बत्ती सहितको थप २५ कि.मी. सडकको निर्माण गरिनेछ ।

- समानीकरण पूर्वाधार विकासका लागि प्राप्त रकम न.पा.को स्रोतमा थप गरी ५ वटा वडामा रु. ८५लाखका दरले र ८ वटा वडामा ७५ लाखका दरले रु.१० करोड २५लाख बजेट विनियोजन गरिएकोछ ।
- युवाहरूमा देखापरेका निराशा र कुण्ठा समाजको प्रगतिको लागि बाधक हुन्छ अतः युवाहरूमा उत्प्रेरणा जगाई सकारात्मक सोचको विकास गराउन सामाजिक कार्यमा ( विभिन्न खेलकुद कार्यक्रमको लागि रु.२० लाख विनियोजन गरी ) युवाहरूलाई परिचालन गर्ने नीति अवलम्बन गरिनेछ ।

#### १) भौतिक विकासतर्फ :

- एकीकृत एवं क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत नगर क्षेत्रका प्रमुख सडक तथा सतह ढलको मुख्य संजाल विस्तार तथा पुननिर्माण एवम् फोहरमैला व्यवस्थापन कार्यका लागि नगरपालिकाबाट उपलब्ध गराउनुपर्ने पारस्परिक कोषमा कमी आउन नदिई समयमै कार्य सम्पन्न गर्न जोड दिइनेछ ।
- नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट प्राप्त हुने अनुदानलाई नगर यातायात गुरुयोजना समेतका आधारमा एकीकृत शहरी विकास आयोजनाबाट लगानी नहुने वडाहरूमा केन्द्रित गरी नगर क्षेत्रको सन्तुलित विकासमा सहयोग पुग्ने गरी सतह ढल तथा सडक कालोपत्रे गर्ने कार्यमा परिचालन गरिनेछ ।
- स्थानीय जनताको समेत प्रत्यक्ष लगानी रहने गरी साभेदारीमा संचालन हुने योजनाको कार्यान्वयनमा सकेसम्म स्थानीय समुदायलाई प्राथमिकता दिइनेछ ।
- स्थानीय समुदायको संयुक्त लगानीमा संचालन हुने योजनालाई अधिक प्राथमिकता दिइने छ । यस्ता योजना स्वीकृतिका लागि कोषमा माग गर्नुपूर्व समुदायबाट जम्मा गर्नुपर्ने रकम नगरपालिकाको खातामा जम्मा गरिसक्नु पर्ने र त्यस्तो योजनाको कार्यान्वयन सोही समुदायका सदस्यहरू मध्येबाट उपभोक्ता समिति गठन गरी कार्यान्वयन गर्न जोड दिइनेछ ।
- सडक ग्राभेल गर्ने कार्यका लागि नगरपालिका र स्थानीय जनताको लागत सहभागितामा उपभोक्ता समितिहरूबाटै कार्यान्वयन गर्न प्राथमिकता दिने नीतिलाई निरन्तरता दिइनेछ ।
- सार्वजनिक तथा पर्ति जग्गाको लगत अध्यावधिक गरी संरक्षणका लागि आवश्यक नीति तर्जुमा गरिनेछ ।
- भवन निर्माण आचार संहिताको प्रभावकारी कार्यान्वयनका साथै सडक अधिकार क्षेत्र एवं सार्वजनिक जमिन मिच्ने गरी संरचना निर्माण गर्न नदिने नीतिलाई कडाईका साथ कार्यान्वयन गरिनेछ ।
- नेपाल सरकारबाट जारी भएको भू-उपयोग नीतिको कार्यान्वयन तथा निजी क्षेत्रबाट संचालन गरिने जग्गा विकास कार्यलाई प्रभावकारी र व्यवस्थित गर्न आवश्यक पहल गरिनेछ ।
- नगरपालिका मार्फत जग्गा विकास (Land pooling) कार्यक्रम संचालन गर्न आवश्यक संभाव्यता अध्ययन गर्ने कार्यलाई अघि बढाउन पहल गरिनेछ ।

#### २) सामाजिक क्षेत्रको विकासतर्फ :

- कुनै पनि नगरको सर्वाङ्गीण विकास त्यस नगरमा हुने भौतिक विकासको साथसाथै सामाजिक विकासको भूमिका पनि अहम् रहन्छ । नगरमा भएका विभिन्न किसिमका निर्माणाधीन पूर्वाधारहरूको संरक्षण गर्ने परिवर्तन नभए सम्म जति सुकै पूर्वाधारको विकास गरेपनि समाज अघि बढ्न सक्दैन

हामी सबैले नगरमा निर्माण भएका संरचनाहरूको संरक्षण गर्दै विभिन्न सामाजिक विकासका क्रियाकलापमा सहभागी भई नगर विकासमा टेवा पुऱ्याउनु पर्छ ।

- शहरी स्वास्थ्य केन्द्रको सुदृढीकरण गर्दै सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउन आवश्यक पहल गरिनेछ । साथै स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता विकासमा समुचित जोड दिइनेछ ।
- वातावरण मैत्री स्थानीय शासन पद्धतिको कार्यान्वयन तथा फोहरमैला व्यवस्थापनमा सार्वजनिक निजी साभ्केदारीको अवधारणा अनुरूप निजी क्षेत्रको संलग्नता बृद्धि गर्नमा जोड दिइनेछ ।
- विशेष सरसफाई अभियान संचालन गरी नगर सफाईमा जनसहभागिता अभिवृद्धि गरिनेछ । साथै फोहरमैला व्यवस्थापन ऐनका दण्डात्मक व्यवस्थाहरूलाई कडाईकासाथ कार्यान्वयन गरिनेछ ।
- चालु आ.ब.भिन्न नगरपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने गरी सरकारी तथा गैरसरकारी क्षेत्रको स्रोतलाई समन्वयात्मक ढंगले परिचान गरिनेछ ।
- दैनिक रूपमा उत्पादन हुने जैविक फोहरमैलाबाट विद्युत् उत्पादन गर्न सकिने विषयमा अध्ययनका लागि आवश्यक पहल गरिनेछ ।
- सडक बत्तिको व्यवस्थापनलाई कम खर्चिलो र प्रभावकारी बनाउन सौर्य सडक बत्ती राख्ने कार्यमा नेपाल सरकार, स्थानीय समुदाय र नगरपालिकाको संयुक्त लगानीको अवधारणा कार्यान्वयनमा ल्याइनेछ ।
- छाडा चौपाया व्यवस्थापन, फुटपाथ तथा पार्किंग व्यवस्थापन आदि कार्यलाई थप प्रभावकारी बनाउन केही रकम विनियोजन गरिएको छ ।
- विपद् जोखिम न्यूनीकरणको लागि विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने स्रोतमा बृद्धि गरी । कोषको संचालनका लागि छुट्टै विनियमावली तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
- दमकल संचालन खर्चमा मितव्ययिता कायम गरी प्रभावकारी रूपले सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन जिल्लाका सबै नगरपालिकाहरूको स्थानीय तह सँग समन्वय गरि संयुक्त रूपमा संचालन गर्न पहल गरिनेछ ।
- वृक्षारोपण तथा वातावरण संरक्षणका लागि जनसहभागिता अभिवृद्धि गर्न जोड दिइनेछ ।
- खेलकुद, भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि थप सहयोग जुटाउन आवश्यक पहलकदमी गरिनेछ ।

### ३) आर्थिक क्षेत्रको विकासतर्फ:

- युवा जनशक्तिको बढ्दो विदेश पलायनलाई रोक्न सहयोग पुग्ने गरी स्वरोजगारमूलक सिप विकास र व्यवसायिक कृषितर्फ आकर्षित गर्न प्रोत्साहन गरिने छ ।
- व्यवसायिक कृषि विकासको माध्यमद्वारा गरिबी निवारण गर्नेगरी संचालन गर्न जोड दिइनेछ ।
- पर्यटन विकासका लागि पार्क तथा मनोरंजनस्थलहरूको संभाव्यता अध्ययन एवं निजी क्षेत्रको लगानी आकर्षित गर्न सकिने क्षेत्रहरूको खोजी गरिनेछ ।
- पर्यटन, उद्योग, व्यापार, कला संस्कृति आदिको प्रबर्द्धनका लागि निजी क्षेत्रका संस्थाहरूद्वारा आयोजना गरिने मेला महोत्सवहरूलाई यथाशक्य सहयोग उपलब्ध गराउने नीतिलाई निरन्तरता दिइनेछ ।

### ४) लक्षित तथा समावेशी विकासतर्फ :

- प्रारम्भिक बाल विकास केन्द्रको भौतिक विकास र सिकाई सामाग्रिको उपलब्धतामा जोड दिइनेछ । साथै बालमैत्री स्थानीय शासन पद्धतिको अबलम्बन गरिनेछ ।
- बाल क्लबहरूको संस्थागत सुदृढीकरण तथा यस्ता क्लबहरूमार्फत वालबालिकाहरूको क्षमता विकासका लागि अवसरहरू सृजना गर्न जोड दिइनेछ ।

- महिला, आदिवासी जनजाति, मधेशी, मुस्लिम, पिछडाबर्ग, दलित आदि लक्षित वर्गको कार्यक्रम छनौट गर्दा त्यस्ता वर्गका विपन्न जनताको आय आर्जन, सीप विकास र क्षमता अभिवृद्धिमा जोड दिइनेछ ।
- लक्षित वर्गका कार्यक्रम छनौट, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा सम्बन्धित वर्गको प्रत्यक्ष संलग्नतालाई सुनिश्चित गरिनेछ । यसका लागि नगर तहमा आवश्यक संस्थागत संयन्त्र गठन गरी कृयाशिल गराइनेछ ।
- अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरूको कल्याणका लागि विशेष कार्यक्रम सञ्चालनको व्यवस्था मिलाइनेछ ।
- बालश्रम न्युनीकरण र विचैमा विधालयबाट पढाई छाड्ने प्रवृत्ति आदिलाई निरुत्साहित गरिनेछ ।

#### ५) संस्थागत सुदृढीकरण, सुशासन तथा दिगो विकासतर्फ :

- प्रथम आवधिक नगर विकास योजनाको म्याद २०७३ श्रावणदेखि समाप्त भएको हुँदा यसै आ.व. भित्र दीर्घकालिन विकासको लागि बृहत् एकीकृत शहरी विकास योजना तयार गरिनेछ । सहभागितात्मक योजना तर्जुमा पद्धतिलाई अझ बढी व्यवस्थित र प्रभावकारी बनाउदै लगिनेछ ।
- योजनाको कार्यान्वयन तहमा पारदर्शिता कायम गर्न ठेक्का पट्टामा विद्युतीय प्रणाली (E-Bidding) को उपयोगमा जोड दिनुका साथै आयोजना सूचनापाटी तथा सार्वजनिक परीक्षणलाई समेत प्रभावकारी बनाइनेछ ।
- नगरपालिकाका गतिविधि र सूचनाहरू प्रगति प्रतिवेदन, स्थानीय पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा वेभसाइट मार्फत् प्रकाशन र प्रसारण गरिनेछ ।
- नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्नको लागि सूचना अभिलेखीकरण सम्बन्धी क्षमता विकासमा जोड दिइनेछ ।
- नगरपालिकाबाट संचालन हुने विकास निर्माणका कामहरूमा गुणस्तर कायम गर्न अनुगमन, सुपरिवेक्षण तथा मूल्यांकन कार्यलाई अझ बढी प्रभावकारी बनाइनेछ ।
- नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने सफ्टवेयरको व्यवस्था तथा कर्मचारीहरूको क्षमता विकास एवं संगठनात्मक अध्ययन लगायत आवश्यक संस्थागत सुधार गरिनेछ ।
- आन्तरिक स्रोतको संभाव्यता अध्ययन प्रतिवेदन कार्यान्वयन गर्दै लगिने छ । साथै बक्यौता व्यवसाय कर असूली, करको दायरामा नआएका करदाताहरूलाई करको दायरामा ल्याउने, संभाव्य र उपर्युक्त ठाउँहरूमा पार्किङ्ग शुल्क लगाउने, करका दरहरूमा समयानुकूल परिमार्जन गर्ने तथा करदाता शिक्षा कार्यक्रम आदि कार्यहरूद्वारा नगरपालिकाको आन्तरिक स्रोत अभिवृद्धि गर्न जोड दिइनेछ ।
- वडासमितिहरूबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ बढी प्रभावकारी बनाउन कम्प्युटर पद्धतिको शुरुआत गराइनेछ ।
- प्रशासनिक खर्च कटौतीका लागि अनावश्यक रिक्त दरबन्दीहरू खारेज गर्ने नीतिलाई निरन्तरता दिइनेछ । साथै कर्मचारी प्रशासनमा दण्ड र पुरस्कारको नीतिलाई अझ बढी प्रभावकारी बनाउदै लगिनेछ ।
- सुशासन र पारदर्शितालाई मध्यनजर राख्दै नागरिकको गुनासो सम्बोधन गर्न र सुझावका लागि हट लाइनको व्यवस्थाको गरिसकिएको छ । दैनिक क्रियाकलापलाई टेलिभिजन डिस्प्ले मार्फत जानकारी गराइनेछ ।

## उपस्थित सभासद ज्यूहरु,

अब म माथी उल्लिखित नीति तथा कार्यक्रमहरुको कार्यन्वयनको लागि चालु आ.व. २०७४।०७५ को बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु । चालु आ.व.को लागि नगरपालिकाको कुल बजेट रु १ अरब ३८ करोड १५ लाख १९ हजार रहेको छ । जसमा चालू खर्च (विषयगत कार्यालय समेत गरी) तर्फ २८ करोड २४ लाख ९० हजार अर्थात् २०.४५ प्रतिशत रहेको छ । त्यसै गरी पूँजीगत खर्चतर्फ १ अर्ब ९ करोड ९० लाख २९ हजार अर्थात् कुल बजेट रकमको ७९.५५ प्रतिशत रहेकोछ ।

चालू आ.व. २०७४।०७५ को लागि प्रस्तावित कूल आयमध्ये आन्तरिक आयतर्फ कर, दस्तुर, शुल्क समेतबाट गरी ८ करोड ५२ लाख २० हजार, नेपाल सरकारको अनुदान तर्फ २२ करोड ९४ लाख ३४ हजार, राजस्व बाँडफाँडतर्फ १ करोड ५० लाख, सडक बोर्ड तर्फ १ करोड, एकीकृत शहरी विकास आयोजन तथा क्षेत्रीय शहरी विकास आयोजना तर्फ एशियाली विकास बैकको अनुदान रु ८० करोड २३ लाख (एकीकृत शहरी विकास आयोजना तर्फ ११ करोड ८३ लाख र क्षेत्रीय शहरी विकास आयोजना तर्फ ६८ करोड ४० लाख), नगर विकास कोषको ऋण रु २ करोड २१ लाख, नगर विकास कोषको सहयोगमा संचालित अन्य योजनाहरुमा अनुदान गरी रु २५ लाख तथा सामाजिक सुरक्षा भत्तामा रु ५ करोड ३५ लाख ५० हजार प्राप्तहुने अनुमान गरिएको छ । त्यसैगरी एल.जि.सि.डि.पि. तर्फ सामाजिक परिचालन कार्यक्रमका लागि रु ६५ लाख, सिमा क्षेत्र विकास कार्यक्रम का लागि जिल्ला समन्वय समितिबाट प्राप्त हुने अनुदान रु ३०लाख र लागत सहभागिता बापत् स्थानीय समुदायबाट रु १२ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

अब म चालू बर्ष नगरपालिकाले गर्ने लगानीका मुख्य मुख्य प्राथमिकताहरुलाई उल्लेख गर्ने अनुमति चाहन्छु । चालू आ.व.मा नगरपालिकाबाट गरिने लगानीमध्ये भौतिक पूर्वाधारमा १ अर्ब ९ करोड ९० लाख २९ हजार (७९.५५ प्रतिशत) रहेको छ । भौतिक पूर्वाधारतर्फ विनियोजित रकममध्ये सडक, सतह ढल र फोहोरमैला प्रशोधन केन्द्रमा रु. ८६ करोड १६ लाख २५ हजार विनियोजित गरिएको छ । नियमित नगर सरसफाइतर्फ खुल्ला दिसामुक्त कार्यक्रम समेतका लागि गरी १ करोड ८० लाख, सडक बत्ति व्यवस्थापनका लागि रु. ४० लाख स्वीकृत गरिएको छ । सामाजिक विकास अन्तर्गत महिला, बालबालिका, दलित, जनजाति, अपांग, ज्येष्ठ नागरीक, मुशिलम आदि लक्षित वर्गको विकासका लागि रु ५५ लाख ५० हजार स्वीकृत गरिएको छ । नेपाल सरकारद्वारा तराईका जिल्ला सदरमुकाममा वार्षिक रु. ५० करोडका दरले रकम विनियोजन हुने प्रावधान रहेकोमा सिद्धार्थनगर नगर नगरपालिकामा समेत सो कार्यक्रम शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय सिद्धार्थनगरबाट सो कार्यक्रम कार्यान्वयन तर्फ कारवाही अगाडी बढाएको छ । यसमा नगरपालिकाबाट छनौट भएका योजनाहरु समावेश गरी नगरपालिकाका प्राविधिकहरुको समेत सल्लाह सुझावमा कार्यक्रम अगाडि बढाईएता पनि सो कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन संयन्त्र निर्माण गर्नु पर्नेमा हालसम्म सो संयन्त्र निर्माण नभइ सकेको अवस्था छ । उर्पयुक्त कार्यक्रमबाट दुई वर्षमा सम्पन्न गर्ने गरी रु. १ अर्ब ३३ करोडका लगानीमा ३७ कि.मी. लम्बाईको फुटपाथ सहितको सडक पिच तथा नाला निर्माण, नयाँ बसपार्कको विस्तार तथा पार्क व्यवस्थापनको ठेक्का पट्टा भइसकेको छ । साथै निकट भविष्यमा हाटबजारमा बहुतले व्यापारिक भवन, PIU कार्यालय रहेको परिसरमा न.पा. भवन, पंचवाटिका पार्क व्यवस्थापन, बेलहिया जीपपार्कमा पार्किंग सहितको बहुतले भवन लगायतका कार्यक्रमहरु प्रस्ताव गरिएको छ ।

नीति, कार्यक्रम र बजेटको विस्तृत विवरण नगर विकास योजना पुस्तिकामा प्रकाशित गरिनेछ ।

## उपस्थित सभासद ज्यूहरु,

जनताका उर्लदो इच्छा, आकांड्क्षा र आवश्यकताको तुलनामा नगरपालिकामा प्राप्त हुने स्रोत साधन अत्यन्त न्यून हुने हुंदा जनताका सबै माग एवं चाहनालाई यो बर्षको कार्यक्रममा समावेश गर्न सकिएको छैन । नगरपालिकाको आन्तरिक स्रोत कम भएको कारणले पनि हामीलाई थप कठिनाई उत्पन्न भएको छ । तसर्थ, उपलब्ध स्रोतबाट मात्र सम्पन्न हुन नसक्ने योजनाहरूलाई केन्द्रीय निकायहरूमा अनुरोध गर्ने निर्णय गरिएको छ ।

योजना तर्जुमा प्रकृत्यामा सहभागी हुनुहुने पदाधिकारीज्यूहरू, , सञ्चार क्षेत्रसंग सम्बन्धित व्यक्तित्वहरू, गैर सरकारी क्षेत्र तथा संघसंस्थाका प्रतिनिधिज्यूहरू एवं नागरिक समाजका व्यक्तित्वहरू, सामाजिक परिचालकहरू लगायत कर्मचारीहरू समेत सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै प्रस्तावित कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि आगामी दिनमा सबै क्षेत्रबाट अभ् बढी सहयोग र सद्भाव प्राप्त हुने आशा एवं विश्वास लिएको छु । धन्यवाद

हरि प्रसाद अधिकारी

प्रमुख

०४ भाद्र २०७४